

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २0७३ को अनुसूचि-१४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ. ब. २०८२/८३ को चौथो त्रैमासिक अवधिको प्रतिवेदन (२०८३ वैशाख, जेष्ठ र अषाढ)

(मिति २०८३/०८ /२९ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित)

१. वितीय विवरण :

क. आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) बासलात, नाफा-नोक्सान सम्बन्धि हिसाब विवरणलाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा २६(१) बमोजिमको प्रतिवेदन सम्बन्धित शेयरधनी महानुभावहरूको जानकारीका लागि प्रकाशन गरिएको छ ।

ख प्रमुख वितीय अनुपातहरु:

१. प्रति शेयर आमदानी :	रु. ३२,७१
२. पी. ई. अनुपात :	३४.८५
३. प्रति शेयर नेटवर्थ :	रु. १४१.४२
४. तरलता अनुपात :	९.३७

२. व्यवस्थापकीय विश्लेषण तथा कार्ययोजनाहरु :

क. देशमा सम्पन्न आम निर्वाचन पछिको पूर्ण बहुमतको सरकार, उद्योग, व्यापार, व्यवसाय मैत्री नीति रहने विषयमा हामी विश्वस्त रहेका छौं । देशको आर्थिक वृद्धिका लागि स्थापित उद्योगको संरक्षण, लगानी मैत्री वातावरण र देशमा उत्पादन हुने वस्तुहरूको बजारीकरणमा प्राथामिकता दिई उद्योगहरूको स्थापित उद्योगको संरक्षण गर्दै देशको अर्थतन्त्र सुधार हुँदै जानेमा समेतकम्पनी विश्वस्त रहेको छ । आगामी वर्षको वार्षिक बजेट, वार्षिक नीति समेत नेपाल सरकारले प्रस्तुत गरिसकेको र प्रस्तुत सरकारको नीति तथा कार्यक्रम मार्फत आएका व्यवस्थालाई उद्योगी व्यवसायीहरूले समेत स्वागत गरेका छन् ।

ख. आ.ब.२०८३/०८४ को लागि आफ्नो वार्षिक विकी तथा उत्पादन लक्ष्य तय गरी तय भएको विकी लक्ष्य पूरा गर्नका लागि देशका विभिन्न क्षेत्रहरूमा वितरकहरूको छनौट, छनौट भएका वितरकसंग उत्पादित मविराहरूको बिकी वितरणका लागि करारनामा सम्पन्न गरेका छौ भने केही क्षेत्रमा वितरक आवश्यक भएकाले वितरक छनौट तथा नियुक्तीका लागि सूचना प्रकाशन समेत गरेका छौ ।

ग. कम्पनीबाट उत्पादन हुने मविराका ब्राण्डहरूको Port-folio लाई व्यवस्थापन गर्न सकि्यो भने विकी वितरणका लागि नियुक्त भएका वितरकहरूको व्यापार, व्यवसायले पूर्णता प्राप्त गर्न सहज हुने र मविराका उपभोक्ताहरूले पनि गुणस्तरीय र स्वाद अनुसारका मविराहरु उचित मूल्यमा प्रयोग गर्न भन्ने हेतुले कम्पनीको लगतार प्रयास पश्चात २५ यु.पि. प्रिमियम स्तरको हिस्वकीमा Shlok, ४० यु.पि. को प्रिमियम स्तरको हिस्वकी फ्लेवरमा Black Oak, Golden Oak र भोड्का फ्लेवरमा Silver Oak जस्ता ब्राण्डका मविराहरु उत्पादन गरी बजारमा विकी वितरण गरिरहेका छौ । यसै गरी विभिन्न देशमा उत्पादन तथा विकी वितरण भइरहेको तर नेपालमा उत्पादन गर्नका लागि नेपालको कानूनी व्यवस्थामा कम अल्कोहल शक्ती भएको अल्कोहल मिश्रीत पेय पदार्थको उत्पादन तथा विकी वितरणमा पहल गरी सो को व्यवस्था पश्चात कम्पनीले ५ प्रतिशत अल्कोहल मिश्रीत पेय पदार्थ उत्पादन गरी बजारमा विकी वितरण गरिरहेका छौ । यसबाट कम्पनीका ब्राण्डहरूको Port-folio व्यवस्थापनमा विविधता रहेको छ भन्ने व्यवस्थानको बुझाई छ । यस्तो ब्राण्ड विविधताले मविरा विकी वितरण गर्ने व्यवसायी र यस कम्पनीको आर्थिक कारोवारमा वृद्धि हुने लक्ष्य राखिएको छ । साथै ब्राण्ड विविधतालाई मध्यनजर गर्दै आगामी दिनमा यस कम्पनीले प्रिमियम स्तरको XXX रम पनि उत्पादन तथा विकी वितरण गर्नका लागि तयारी गरिरहेको समेत शेयरधनी महानुभावहरूमा जानकारी गराउन चाहन्छौ । कम्पनीको By Product को रुपमा उत्पादन हुने Sludge लाई Dry गरी उत्पादन भएको DDGS लाई जनावर तथा पशुपंक्षीको दानाको लागि प्रयोग हुने Ingredient विकी वितरणलाई समेत यथावत राखिएको छ ।

घ. यस कम्पनीमा लगानी गरी नेपाल अधिराज्य भरी छरिएर रहेका लगानीकर्ता शेयरधनीहरूले आफ्नो लगानी सुरक्षित र लगानीको प्रतिफल लिनका लागि कम्पनीले उत्पादन गरी विकी वितरण गरिरहेका मविराका ब्राण्डहरूको बजारीकरणको अवस्था, उपभोक्ताको चाहाना र गुणस्तर जस्ता विषयका सम्बन्धमा राय सुझावको समेत कम्पनी व्यवस्थापनबाट अपेक्षा गरिएको छ ।

ङ. कम्पनीबाट उत्पादन हुने विभिन्न ब्राण्डका मविराको Port-folio व्यवस्थापन एवं उत्पादन गर्नका लागि कारखानामा रहेको हालको बोटलिङ हल, थप गर्नु पर्ने बोटलिङ लाईन आदि र उत्पादित वस्तुको भण्डार क्षमता आदिलाई विचार गरी कारखाना कम्पाउण्डमा नै करिब ६० हजार स्क्वार् फिट क्षेत्रफल भएको बोटलिङ हलको निर्माणको लागि कम्पनीले डिजायन, अनुमानित लागतमूल्य तर्जुमा गरी आ.ब. २०८३/०८४ भित्र निर्माण गरिने सोचका साथ अगाडी बढेको जानकारी गराउदछौ ।

च. उद्योगबाट उत्पादित माल्ट स्पिट र ई.एन.ए.लाई खुम्चु क्षेत्रको उच्च हिमाली भेगको तापमानमा म्याचुरेशन गर्न सम्बन्धित निकायबाट स्विक्त लिई यस कम्पनीको शाखा कार्यालय, सोलुखुम्बु, पातले धाप स्थित म्याचुरेशन सेन्टरमा स्पिटको म्याचुरेशन गर्ने कार्य शुरु गरि सकिएको छ । म्याचुरेशन सेन्टरको क्षमता अनुसार उक्त कार्यलाई निरन्तरता दिइने छ । स्विक्त प्राप्त म्याचुरेशन अवधि पश्चात प्राप्त म्याचुई स्पिटको विकी वितरण र प्रयोगबाट उत्पादित मविराको स्वाद एवं गुणस्तर उच्च कायम हुने कम्पनीले प्रक्षेपण गरेको छ साथै नाफामा पनि बृद्धी अपेक्षा गरिएको छ ।

छ. म्याचुरेशन पद्धतीको अवलोकन, अध्ययनका प्रयोजनका लागि सोलुखुम्बु, सोलुदुधकुण्ड न.पा. वार्ड नं. ८ पातले धाप स्थित यस कम्पनीको म्याचुरेशन सेण्टरमा स्थानीय संस्तुतीक मौलिकता फर्काउने आर्कषक घर निर्माण गर्न उक्त घर आ.ब.२०८३/०८४ भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौ ।

ज. कारखाना कम्पाउण्डलाई वातावरणीय प्रभावबाट न्यूनीकरण गर्नका लागि कम्पाउण्डमा वृक्षारोपण, फूल बिस्वा लगाउने, स्पिट उत्पादनको कम्मा निस्कने अन्नको सेवो (Sludge) लाई Dry गरी उत्पादन भएको DDGS लाई जनावर तथा पशुपंक्षीको दानाको लागि प्रयोग हुने Ingredient उत्पादन गर्ने कार्यबाट उद्योगले केही आमदानी प्राप्त गरी उद्योग कम्पाउण्डको वातावरण सफा राख्न सहयोग भएको छ । यसबाट उद्योग मैत्री, कार्यस्थलमा दुर्गन्धमय हुनबाट बर्जित रहेको पाईएको छ । उद्योगबाट निस्कने पानीलाई कारखाना कम्पाउण्ड भित्र रहेको पोखरीमा जमाउने, थिप्ताउने र निस्कान स्तरको पानी भए पछि मात्र निस्कान गरिने भएकोले यसबाट वातावरणमा प्रभाव पर्नने देखिएको छ । वनमा २ एटक (पौष र अषाढ) वातावरण संरक्षण ऐन, तथा नियमावली बमोजिम कारखाना कम्पाउण्डको बाहृय विजि टोलीद्वारा वातावरण परीक्षण गरी प्रभाव मुल्याङ्नन गरी सो को प्रतिवेदन तयार गरिने र सम्बन्धित निकायमा पेश समेत गर्ने गरिएको छ । यसरी वातावरण प्रभाव मुल्याङ्नन गर्दा कारखाना कम्पाउण्डको ध्वानी, हावा, पानी लगायतका वस्तुमा मापदण्ड अनुसारको सुधार गर्नु पर्ने देखिएमा तुरुन्त व्यवस्थानले गर्ने हुँदा कार्यरत श्रमिकहरूको जम्वास्थ्यमा असर पर्नने व्यहोरा अवगत गराउन चाहन्छौ ।

फ. कम्पनीको पूर्ण लगानीमा स्थापित सहायक कम्पनीबाट व्यापार व्यवसाय संचालन गरी सहायक कम्पनीलाई समेत व्यवसायी मुखी बनाउनका लागि सोच अगाडि बढाई सम्भाव्यता अध्ययनका साथ कार्यको थालनी गरेका छौ । आगमी आ.व.मा समेत सहायक कम्पनीमा आवश्यक लगानी गरी व्यवसायिक कार्यको आरम्भ गरिने जानकारी गराइन्छ ।

ज. कम्पनीको खुद विकी वितरण आमदानी यसै अवधिसंग तुलना गरेर हेर्दा प्रस्तुत वर्ष १८ प्रतिशतले वृद्धि हुन गएको छ । जस्का कारण प्रस्तुत वर्ष गत वर्षको भन्दा २८ प्रतिशतले नाफावृद्धि भई रु. १,२०६,३३७,७४३/- नाफा अर्जन गर्न सफल भएका छौ ।

३. काजुजी कारवाही सम्बन्धी विवरण :

क. यस कम्पनीलाई विपक्षी बनाई भ्रम अदालत काठमाण्डौमा केही व्यक्तिले नियुक्ति पाउँ भनी कोतै जालसाजी कागज बनाई मुद्दा दायर गरेकोमा सो विषयमा सम्मानित जिल्ला अदालत पसाँबाट आंसीक वादी दावी पुगे ठहराई फैसला भएकोमा सो फैसला उपर कम्पनीले उच्च अदालत, जनकपुरको अस्थायी ईजलास बिरगन्जमा पुनरावेदन गरेकोमा सम्मानित उच्च अदालत, जनकपुर अस्थायी ईजलासबाट समेत जिल्ला अदालतले गरेको फैसलालाई नै सदर हुने गरी निर्णय आए उपर चित्त नबुझि कम्पनीले सम्मानित सर्वोच्च अदालतमा उन्नेषण लगायतको आदेश जारी गरी पाउन रिट मार्फत निवेदन गरेकोमा भ्रम अदालतको फैसलालाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । Gen-Z आन्दोलनका कारण मुद्दाको फाईल जलि नस्ट भएको र सो फाईलको अभिलेख कायम गरी सुनवाईका लागि पेशीमा रहेको छ ।

ख. आ.ब. २०७२/०७३ को आय विवरण उपर टुलाकरदाता कार्यालयबाट कर परीक्षणको सिलसिलामा उठान गरेको मु.अ.कर सम्बन्धी विषय र आ.ब.२०७४/०७५ को आय विवरण उपर आयकर ऐन, २०५८ को दफा १०२ बमोजिम कर निर्धारण गरी संसोधित कर निर्धारण आदेशहरु प्राप्त भएकोमा सो निर्धारण आदेशबाट लगाएको सोही ऐनको दफा ११७ बमोजिमको शुल्क, दफा ११८ बमोजिमको ब्याज र दफा १२० बमोजिमको शुल्क उपर चित्त नबुझि आयकर ऐन,२०५८ को दफा ११५ बमोजिम प्रशासकीय पुनरावलोकन गरेकोमा हालसम्म पनि निर्णय प्राप्त नभएकोले सो सम्बन्धमा कम्पनीको तर्फबाट समेत सम्बन्धित विभागमा सम्पर्कमा रहिरहेका छौ । आ.ब. २०७९/०८० को आय विवरण उपर टुलाकरदाता कार्यालयबाट कर परीक्षणको सिलसिलामा उठान गरेको अग्रिम आयकर, कर, शुल्क, ब्याज रकम सहित जम्मा रु.४३,३६,३६६.०० रकम माग भएको सम्बन्धमा चित्त नबुझि प्रसासकीय पुनरावलोकन गरिएकोमा सो प्रसासकीय पुनरावलोकनको निवेदनमा समेत सम्बन्धित टुलाकर दाता कार्यालयको निर्णय बमोजिमको नै निर्णय आन्तरिक राजस्व विभागबाट प्राप्त भएको हुनाले सो उपर राजस्व न्यायधिकरण काठमाण्डौमा पुनरावेदन पत्र दायर गरेका छौ ।

ग. सलाही जिल्ला अन्हा बडा नं.२ वस्ने सुभाष शाहले सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम माग गरिएको सूचना उपलब्ध नगराई जिम्मेवारीबाट पन्छिन खोजेकोले कानुन बमोजिम कारवाहि गरी सूचना उपलब्ध गरााई पाउँ भनी पुनरावेदन दिएकोमा सो पुनरावेदन उपर यस कम्पनीले लिखित जवाफ राष्ट्रिय सूचना आयोगमा पेश गरि सकेकोमा सो उपर हाल सम्म सुनवाईका लागि सूचना आयोगबाट कुनै जानकारी प्राप्त गर्न सकेका छैनौ ।

घ. आ.ब.२०६१/०६२ को अधिकांश मु.अ.कर, अन्तः शुल्क र आयकर सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट फैसलाको लिखित प्रति प्राप्त भएको छ । अन्तः शुल्क सम्बन्धमा यस कम्पनीको माग बमोजिम नै फैसला प्राप्त भएकोले कम्पनीले दाखिला गरेको अन्तः शुल्क, जरिवाना आदि रकम मिलानका लागि सम्बन्धित कार्यालयमा निवेदन समेत दर्ता गराई सकिएको छ । अन्य मु.अ.कर र आयकरको हकमा केहि विषयमा कम्पनीको माग बमोजिम र केही विषयमा विरुद्धमा फैसला प्राप्त भएकाले माग विरुद्धका विषयमा न्यायिक पुनरावलोकनका लागि निवेदन दर्ता गरिएकोमा सो निवेदन उपर कारवाहि हुँदा निवेदन उपर दरपिट भई अन्तिम भई सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिमको दायित्व यकिन गरी फरफ्टीट गर्ने कार्यका लागि मुद्दाको सम्बन्धित सकल फाईल सम्बन्धित कर कार्यालयमा उपलब्ध गराउनका लागि पहल गरिएको छ ।

ङ. यस कम्पनीका नाममा दर्ता भई उत्पादन तथा विकी वितरण गरी रहेका गोल्डेन ओक, ब्ल्याक ओक नामक ट्रेडमार्कहरूको नक्कल गरी बजारमा उत्पादन ल्याउने कत्तुसित मनसाव राखी विभिन्न नामका ट्रेडमार्कहरु दर्ताका लागि आवेदन केही मविरा उत्पादक कम्पनीले गरेको पाईएकाले सो आवेदन दर्ता खारेजको लागि निवेदन दिने कार्यलाई प्रक्रासित औद्योगिक सम्पत्ति बुरेटिनको अध्ययन गरी निरन्तरता दिने कार्यलाई जारी राखिएको छ ।

च. उपरोक्त विषय बाहेक यस त्रैमासिक अवधि सम्ममा कम्पनी, यसका संचालक, संचालक समिति विरुद्ध कोहि कसैले कुनै किसिमको मुद्दा दायरा गरेको जानकारी कम्पनीमा प्राप्त हुन आएको छैन ।

४. यस संस्थाको शेयर कारोवार सम्बन्धी विवरण :

क. खुला बजारको नीति, मूल्य र भाष्यता अनुरूप कम्पनीको शेयर कारोवार हुने गरेको छ ।

ख. यस चौथो त्रैमासिक अवधिमा कम्पनीको शेयर कारोवार रपशलि अनुसार भएको देखिन्छ ।

(श्रोत: www.nepalstock.com.np)

अधिकतम मूल्य	रु. १२३६.००
न्यूनतम मूल्य	रु. १०७९.००
अन्तिम मूल्य	रु. ११४०.६०
कारोवार दिन	६४

५. समस्या तथा चुनौति :

कम्पनीको व्यवसायीक वातावरणमा रहेका समस्या तथा चुनौतीहरु तपश्लि बमोजिम रहेका छन् ।

क. व्यवसायिक उच्च मनवलका साथ व्यवसाय वृद्धिमा लगानी गर्ने व्यवसायीहरु कम रहेकाले उद्योगले उधारीमा उपलब्ध गराएको वस्तुको भुक्तानी लिनका लागि चुनौति रहेको छ ।

ख. हालसम्म देखिएको अमेरिका ईरानको युद्धको कारण ईन्धनमा देखिएको समस्याका कारणले यस कम्पनीले प्रायेग गर्ने वोलल लगायतका अन्य कच्चा पदार्थको मुल्यमा वृद्धि भएकोले उपभोक्ताको कयचक्ती अनुसारको वस्तुको मूल्य कायम गर्न कठिन देखिएको छ । जस्का कारण उत्पादित वस्तुको विकी वितरण र कम्पनीको आय आमदानीमा प्रभाव पर्ने देखिन्छ ।

ग. मविरा उद्योगले आफूले उत्पादन गरिरहेका र उत्पादन गरी उपभोक्ता माफ बजारमा ल्याउने नयाँ ब्राण्डको मविराको उत्पादनको गुणस्तर, मूल्य, उत्पादन प्रकृया आदिका बारेमा उपभोक्तालाई कुनै पनि माध्यमद्वारा जानकारी दिन नपाउने भएकाले आम उपभोगता समक्ष कम्पनीका उत्पादनहरूको जानकारी पुर्‍याउन कठिन भएको छ । साथै व्यवसाय प्रवृद्धनसंग सम्बन्धित खबरलाई पनि कर परीक्षणका समयमा कैफियत उठानका कारण वास्तविक खर्चलाई समेत कर कटौती गर्न नपाउने र उद्योग दोहोरो करको भारमा पर्ने अवस्थाको सुचना भएको छ । यसको प्रत्यक्ष प्रभाव मविरा विकी वितरणमा पर्ने चुनौति व्यवसायी माफ प्रत्यक्ष परेको छ ।

घ. बजारमा उपभोग्य वस्तुको मुख्य वृद्धिका कारणले नेपाली आम उपभोक्ताको दैनिक खानपिन, भान्सा महगिएको छ । विदेशबाट आउने औद्योगिक कच्चा पदार्थ ईन्धन समस्याका कारण वृद्धि भएको छ । यस्तो कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका स्वादेसी उत्पादनको लागत बढि वस्तुको मूल्यमा पनि बढोल्न गरी भएको छ, मविराको बजार पनि आयतमबढी रहेको छ, उत्पादन तथा विकी वितरण उच्च प्रतिस्पर्धात्मक रहेको अवस्थामा मविराका उपभोक्ताहरूको समेत दिनानु दिन बहिगमन भएबाट मविराको उत्पादन विकी वितरण र व्यवसायमा चुनौती टट्टुकारो देखिएको छ ।

ङ. केही उद्योगहरूले यस कम्पनीको जस्तै लेवल, प्लाष्टिकको बोलत प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मविरा उत्पादन गर्ने, यस कम्पनीको बोलत प्रयोग गर्ने कार्य गरेबाट कम्पनीको बिक्रीमा प्रभाव पर्न गएको छ । यस्ता क्रियाकलाप विरुद्धमा सम्बन्धित निकायमा उजुरी दिने गरिएको भएता पनि त्यसको कार्यान्वयन हुन समय लाग्ने हुदा थप चुनौती कम्पनीले सामना गरिरहेको छ ।

च. घरेलु मविरालाई ब्राण्डिङ गर्ने नाममा स्थानीय घरेलु मविराहरु बजारमा विकी वितरणमा आउँदा टुलो लगानी गरी व्यवस्थीत एवं मर्यादित व्यवसाय गर्ने उद्योगहरूको लगानी धरासायी हुने र नेपाल सरकारको राजस्वमा समेत प्रभाव पर्ने देखिएको छ ।

६. संस्थागत सुशासन :

कम्पनीको कारोवारलाई पारदर्शी रुपमा संचालन गर्न र कम्पनीका शेयरधनीहरूलाई यथार्थ र वास्तविक विवरणको सूचना दिनका लागि कम्पनीले स्वतन्त्र रुपमा लेखा परीक्षक नियुक्त गरी कारोवारको लेखा परीक्षण गर्ने कार्य निरन्तरता कायम राखिएको छ । यसै गरी कम्पनीले आफ्नै संगठानिक ढाँचामा Audit & Compliance Head को व्यवस्था गरी सो शाखामा कर्मचारीहरु नियुक्ति गरी दैनिक रुपमा हुने आर्थिक, प्रसासनीक, वित्त व्यवस्थापन, शेल्स एण्ड मार्केटिङ लगायतका क्षेत्रको सुक्ष्म रुपमा कारोवारको अध्ययन गरी तयार गरिएको प्रतिवेदन उपर कम्पनीको उच्च व्यवस्थापनमा छलफल गर्ने र सुधार गर्नु पर्ने कार्यमा अविलम्ब प्रकृया अगाडि बढाउने गरिएको छ । यस्ता कार्यले कम्पनीको आर्थिक कारोवार देखि समग्र वस्तु स्थितिलाई सुस्त दुरुस्त र पारदर्शी राख्नका लागि सहयोग पुर्‍याउने छ । कारखाना कम्पाउण्ड, कार्यस्थलको वातावरणलाई प्रभाव न्यून गर्नका लागि कार्यालयमा काम गर्ने श्रमिकहरूको सुरक्षा प्रवन्ध, कारखाना कम्पाउण्डबाट निस्कने प्रदूषणहरूका सम्बन्धमा समेत बाहृय विजटोली समूहबाट अर्धवार्षिक रुपमा परीक्षण गरी प्रतिवेदन प्राप्त गरी सो प्रतिवेदनमा कुनै कैफियतहरु आएमा सुधारहरु गर्ने गरिएको छ । कारखानामा उत्पादन हुने वस्तुहरु अन्तः शुल्क ऐन, नियमावली, निर्देशिका, मविरा ऐन, निगम बमोजिम आमदानी तथा खर्च लेखी दैनिक रुपमा खटिएका अन्तः शुल्क निरिक्षकको प्रत्यक्ष निगरानीमा कार्य गर्दै आएको, आन्तरिक रुपमा उद्योगको उत्पादन, विकी वितरणको परिमाण, मौज्जात सामानहरु लगायत समय समयमा उच्च व्यवस्थापनका कर्मचारीहरूबाट अवलोकन गरिने, डिडिब्यूटसंको कारोवार स्थलमा नै पुगी मविरा विकी वितरणका भएको करारनामा अनुसार परीक्षण गरिदै आएको, कच्चा पदार्थहरूको मीरिक्षण एवं विश्लेषण गर्ने गरिएको, कम्पनीको आर्थिक कारोवारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने कार्यमा अनलाईन बिलिङ पद्धती, खरिद गरिने वस्तुहरूको मुल्य, गुणस्तर आदिको अध्ययन, अनुसन्धान, परीक्षण गरेर मात्र खरिद गर्ने, उद्योग रहेको क्षेत्र, स्थानीय निकायहरु संगको सम्बन्ध समुधुर कायम राख्न र वातावरण मैत्री कार्य र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यलाई निरन्तरता दिएको, उत्पादकत्वमा वृद्धि र गुणस्तर कायम गर्नका लागि आधुनिक प्रविधियुक्त मेसिन जडान गर्ने र उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर, मूल्य आदिलाई सुक्ष्म रुपले अध्ययन गर्ने गरिएको साथै सकेसम्म गुणस्तर र उत्पादन लागत कम गर्नका लागि गुणस्तरीय वस्तुको कम मूल्यमा खरिद गर्ने कार्य गर्दै आएको जानकारी गराउदछौ । उद्योगले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा निर्वाह गर्नु पर्ने कर्तव्यलाई ध्यानमा राखी आवश्यक एवं गर्नु पर्ने कामको पहिचान गरी स्थानीय निकायको समन्वयमा विभिन्न शिर्षक अन्तर्गत छुट्टयाईएको रकमबाट ऐन, नियमले निर्देशन गरेका शिर्षकमा अधिकतम कार्य गरी समाज प्रतिको जिम्मेवारी वहन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौ । साथै धितो पत्र ऐन, नियम, निर्देशिका, सुचिकृत कम्पनीको संस्थागत सुसाशन सम्बन्धि निर्देशिकाको व्यवस्था बमोजिम कम्पनीले पालना गर्नु पर्ने व्यवस्थालाई पालना गर्ने र प्राप्त निर्देशनलाई कार्यान्वयन गर्दै जाने विषयमा कम्पनी दृढ रहेको जानकारी गराउदछौ । कम्पनीको उल्लेखितकार्यले कम्पनीको छ्याति, पहिचान गराउने जस्ता विषयमा कम्पनीका लगानीकर्ता, नियमनकारी निकायहरूका नजरमा समेत विश्वास पैदा गर्ने क्रुरामा कम्पनी विस्वस्त हुने कम्पनीले अपेक्षा गरेको छ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

यस प्रतिवेदन अवधिको उल्लेखित विवरणहरूका विषयमा सत्यता रहेको म व्यक्तीगत रुपमा उत्तरदायित्व लिन चाहन्छु । यस प्रतिवेदनका विवरणहरूमा कुनै पनि सत्य, तथ्य लुकाईएको छैन । कम्पनीले आफूना लगानीकर्ताहरूलाई सू-सूचित गराउनका लागि प्रस्तुत अवधिको सम्पूर्ण आर्थिक विवरण लगायत अन्य जानकारीहरु पारदर्शी हुने गरी प्रकाशन गरिएको जानकारी गराउँदछु । साथै यस कम्पनीले चालेका कदममा प्रत्यक्ष रुपमा यस व्यवसायसंग सम्बन्धित पक्षहरु, लगानीकर्ताहरु तथा यस कम्पनीका शुभ चिन्तकहरूबाट समेत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा व्यवसाय वृद्धि र कारोवार पारदर्शी बनाउने विषयमा उपयुक्त सहयोग र सल्लाह अपेक्षा गरेको छु ।

Unaudited Statement of Financial Position as on 32nd Ashadh 2083

Particulars	This Quarter End	Previous Quarter End (Published)	Corresponding Previous Year Quarter End (Audited)
ASSETS			
NON-CURRENT ASSETS			
a) Property, Plant and Equipment	1,101,733,030	1,048,149,665	936,188,931
B) Capital Work-in-Progress	2,461,413	45,762,190	7,736,784
c) Intangible Assets	2,608,836	1,056,671	931,305
d) Right to Use Assets	46,141,728	51,880,835	22,637,053
e) Investments	131,200,000	111,200,000	111,200,000
f) Other Non-Current Assets	61,541,474	51,010,074	64,318,966
Total Non-Current Assets	1,345,686,481	1,309,059,434	1,143,013,039
CURRENT ASSETS			
a) Inventories	717,818,598	709,514,083	579,797,016
b) Financial Assets			
Trade Receivables	971,182,123	1,357,130,364	-
Cash and Cash Equivalents	1,179,270,222	859,358,508	1,611,824,576
Other Bank Balances	1,450,000,000	1,450,000,000	1,100,000,000
Other Financial Assets	6,019,860	16,792,673	8,946,462
c) Other Current Assets	103,038,474	128,895,499	116,933,801
Total Current Assets	4,427,329,278	4,521,691,126	3,417,501,855
TOTAL ASSETS	5,773,015,759	5,830,750,560	4,560,514,895
EQUITY AND LIABILITIES			
EQUITY			
a) Equity			
Share Capital	3,688,082,175	3,688,082,175	3,073,401,812
b) Other Equity			
Reserves and Surplus	1,527,823,341	1,172,791,126	1,089,836,052
Total Equity	5,215,905,516	4,860,873,301	4,163,237,864
NON-CURRENT LIABILITIES			
a) Financial Liabilities			
Borrowings	-	-	-
Lease Payables	45,762,338	42,038,763	20,149,209
b) Deferred Tax Liabilities	39,047,918	38,888,853	31,572,226
Total Non-Current Liabilities	84,810,256	80,927,616	51,721,435
CURRENT LIABILITIES			
a) Financial Liabilities			
Borrowings	-	-	-
Trade Payables	128,179,319	362,768,654	4,686,172
Other Financial Liabilities	113,404,691	262,440,180	68,857,324
Lease Payables	5,028,158	8,791,415	70,101,961
b) Other Current Liabilities	215,211,843	254,949,394	197,109,819
c) Current Tax Liabilities (Net)	10,475,976	-	4,800,319
Total Current Liabilities	472,299,987	888,949,643	345,555,595
TOTAL EQUITY AND LIABILITIES	5,773,015,759	5,830,750,560	4,560,514,895

Unaudited Statement of Profit or Loss and Other Comprehensive Income for the Quarter Ended on 32nd Ashadh 2083

Particulars	Up to This Quarter	Up to Previous Quar- ter (Published)	Corresponding Previous Year Quarter (Audited)
Gross Revenue from Operations	8,113,792,596	5,719,178,597	7,201,150,897
Less: Excise Duties	3,741,926,774	2,627,758,530	3,492,436,707
Net Sales Revenue	4,371,865,822	3,091,420,067	3,708,714,189
Less: Cost of Goods Sold	1,246,452,371	901,428,874	1,340,392,509
Less: Manufacturing Expenses	66,108,491	45,834,770	232,713,589
Gross Profit	3,059,304,960	2,144,156,423	2,135,608,092
Employee Benefit Expenses	479,129,492	323,082,410	313,043,057
Administration and Other Expenses	195,579,344	133,682,083	92,401,342
Selling and Distribution Expenses	707,050,906	518,236,058	458,773,407
Operating Profit	1,677,545,219	1,169,155,872	1,271,390,286
Non Operating Income	57,882,471	44,833,640	66,945,023
Depreciation and Amortisation	97,927,398	68,232,659	67,095,466
Finance Costs	4,396,388	1,939,212	1,895,991
Profit Before Tax	1,633,103,904	1,143,817,641	1,269,343,852
Income Tax Expenses	426,766,161	292,512,115	327,897,365
Profit for the Year	1,206,337,743	851,305,526	941,446,487
Other Comprehensive Income			
Items that will not be reclassified to profit or loss:			
(i) Remeasurements of Defined Benefit Obligations	-	-	-
(ii) Income tax credit/(charge) relating to these items	-	-	-
Other Comprehensive Income	-	-	-
Total comprehensive income for the year	1,206,337,743	851,305,526	941,446,487
"Earning per equity share (face value of Rs. 100 each)"			
Basic EPS*	32.71	30.78	25.53
Diluted EPS*	32.71	30.78	25.53